

घरमा आपतकालिन अवस्थाहरूको लागि योजना र तयारी गर्नाले तपाईंको परिवार र सम्पतिको सुरक्षा गर्न, आपतकालिनको प्रभावलाई कम गर्न र छिटो निको हुन मद्दत गर्न सक्छ।

आफ्ना आवश्यकताहरू पूरा गर्न सही आपतकालीन योजना छान्नुहोस्।

www.ses.sa.gov.au हेर्नुहोस् र **SES** (एस.ए स्टेट आपतकालीन सेवा) (SA State Emergency Service) को लागी स्रोतहरू अन्तर्गत गृह आपतकालीन योजना टेम्प्लेट (Home Emergency Plan template) छान्नुहोस्। यो योजना पूरा गर्न ६० मिनेट सम्मको समय दिनुहोस्।

CFS (कन्ट्री फायर सर्भिस) (Country Fire Service) ले ५ मिनेट बुशफायर (जंगल आगलागी) योजना (Bushfire Plan) प्रदान गर्दछ जुन सजिला ३ चरणहरूमा पूरा गर्न सकिन्छ। ५ मिनेट बुशफायर योजना अन्तर्गत पर्ने www.cfs.sa.gov.au हेर्नुहोस्। यदि तपाईं बुशफायर क्षेत्रमा बस्नुहुन्छ वा त्यहाँबाट गाडी कुदाउनेवाला हुनुहुन्छ भने वा बुशफायर क्षेत्रमा कसैलाई भेट्न जाँदै हुनुहुन्छ भने यो योजना प्रयोग गर्नुहोस्।

अष्ट्रेलियाली रेडक्रस (Red Cross) बाट दिइएको RediPlan (रेडीप्लान) सजिलो अंग्रेजीमा लेखिएको छ र यो www.redcross.org.au मा हेर्न सकिन्छ। यो योजना पूरा गर्न कम्तिमा ६० मिनेट दिनुहोस्।

तपाईंले एप स्टोरबाट Red Cross एप **Get Prepared** डाउनलोड गर्न सक्नुहुन्छ जुनले तपाईंलाई आपतकालीन योजना पूरा गर्न जानकारी दिन्छ र उपकरणहरू पहुँच गर्न मद्दत पुग्न सक्छ।

यो सन्देश Multicultural Communities Council of South Australia ले अस्ट्रेलिया र दक्षिण अस्ट्रेलियाली सरकारहरूको आर्थिक सहयोगमा विपद् जोखिम न्यूनीकरण परियोजनाको एक भागको रूपमा ल्याएको हो।